

मुसलधारे पानी पर्दा आयो गाउँमा बाडी  
घरका दाजुभाइ सबै पुगेका छन् खाडी।  
वर्षा बढ्दै गयो अनि गयो पहिरो  
आमा बितिन त्यही पहिरोमा धाउ भयो गहिरो।

आमा गइन् त्यही पहिरोमा घरमा सुरु भयो रुवाबासी  
बिताउनु थियो हाम्रो जीवन भैकन साहसी।  
दुखपर्दा गाउँमा आए विभिन्न सङ्घ संस्था  
गरे सहयोग देखि कन हाम्रो त्यो अवस्था।

हाम्रो पनि खान लाउन थिएन केही कुरा  
मेरा बाले पनि सहयोग लिने गर्नुभयो सुर।  
घरबाट बिहानै हिडनु भाको थियो  
आउनुहुन्न किन अझै घरमा बलिसकेको दियो।

खिन्न पाउँ रित्तोहात लिई बिहान बुवा आउनुभयो  
हेर्दै हाम्रो अनुहार दुख साथ कोठा छिर्नुभयो।  
सानी बहिनी दगुर्दै बाको कोठाभित्र गई  
भोक लाग्यो बा भन्दै ऊ धुरुधुरु रोई।

पल्लो घरमा गई एक छाक जोरजाम गर्नुभयो  
भरे के गर्ने भन्दै मुर्मुराउनुभयो।  
साँझपख बा फेरी हराउनुभयो  
बिहान आउँदा बाले टन्न सामान ल्याउनुभयो।

हामी निकै खुसी थियौं सामान देख्दाखेरी  
देख्छु बाको अनुहार दुःखी किन होला फेरी।  
खाना पाउँदा हामी सबै थियौं साह्रै मख्ख  
सुत्न गयौं राति हामी भैकन निर्धक्क।

सुक्क आवाज आयो सायद मध्यरातमा  
यसो हेरे दायाँबायाँ थिएनन् बा खाटमा,  
कहाँ गए बा भन्दै मैले खोज्न थाले  
रुदै गरेका बालाई आमाको फोटो अघि पाए।

त भाको भए सायद आज यस्तो हुने थिएन  
नगरी योनसम्पर्क मलाई केही सामान दिएन।  
बाको कुरा सुनेर म एकछिन दङ्गपरे  
हाम्रा भोक मेटाउन बाले कतिसम्म गरे।

न त बाली भित्र्याउने समय नै त्यो थियो  
न नै टन्न पैसा कमाउन सकियो।  
बारबार जानुपर्थ्यो सहयोग लिन  
धेरैभयो बाको अनुहारमा उज्यालो देखिन।

मलाई पनि थाहा भएन के गर्ने हो अब  
घट्दै छौ त भन्थे मेरा बालाई सब,  
बिस्तारै बिस्तारै बिरामी हुँदै थिएँ मेरा बा  
के गर्ने हो थाहा छैन जाउमा अब का?

सारै हुन थालेपछि गयौँ अस्पताल  
डाक्टर भन्छन् मेरा बाको छ रे बेहाल।  
विभिन्न टेस्टहरू पछि थाहा भयो बालाई HIV भएछ  
मेरो बाको अवस्था निकै सिकिस्त रहेछ।

बासँग हिम्मत साथ कुरा गरे आज  
भने सबैकुरा बाले मानिकन लाज।  
मेरा बा पटकपटक यौनहिंसामा परे  
ति सहयोगी भन्दै आएकाहरुले नै यस्तो गरे।

यी सबै कुरा सुनाउन म प्रहरीकोमा गए  
मेरा कुरा सुनेर सबै अलमल्ल भए।  
मेरो बयानको आधारमा छानबिन भयो  
सहयोगी बन्दै आएका ती अपराधीलाई जेल सजाय भयो।